



भूमे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खाबाडबगर, रुकुम (पूर्व)
५ नं. प्रदेश, नेपाल



सिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७७/०२/२८

भूमे गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूका किशोरावस्थाका छात्राहरूका लागि आवश्यक पर्ने सेनिटरी प्याड खरिद तथा ढुवानी गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्महरूबाट निम्न शर्तहरूको अधीनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ ।

1. सिलबन्दी दरभाउपत्र दाखिला गर्दा फर्म सञ्चालकको नेपाली नागरिकताको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आव २०७५/०७६ सम्मको करचुक्ता प्रमाणपत्र, नवीकरण इजाजत पत्र र आय कर दर्ता प्रमाणपत्रको १/१ प्रति नोटरी प्रमाणित प्रतिलिपी, कारोबार गर्न अयोग्य नभएको र कालो सूचीमा नपरेको स्वघोषणा अनिवार्य पेश गर्नुपर्नेछ ।
2. दरभाउपत्र फाराम वापत नगदै रु. १००० (पछि फिर्ता नहुने गरी) तिरी यस कार्यालयबाट मिति २०७७/०३/१० गते कार्यालय समयभित्र खरिद गर्न सकिनेछ । खरिद गरिएका सिलबन्दी दरभाउपत्रहरू २०७७/०३/११ गते दिनको १२:०० बजेभित्र कार्यालयमा पेश गरिसक्नुपर्ने छ ।
3. पेश भएका दरभाउपत्रहरू सोही दिनको ३:०० बजे कार्यालयमा खोल्नेछ । रीतपूर्वक पेश नभएका, म्याद नाघी आएका वा शर्त राखिएका दरभाउपत्रमाथि कुनै कारवाही गरिने छैन । दरभाउपत्रदाता प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
4. दरभाउपत्रको मान्य अवधि दरभाउपत्र खोलेको मितिदेखि ४५ दिनको हुनेछ ।
5. दरभाउपत्रसाथ कबोल अंकको २.५ प्रतिशत रकम बराबरको क वर्गको वाणिज्य बैंकबाट जारी भएको कम्तीमा ३० दिन म्याद भएको दरभाउपत्र जमानत (Bid Security) पेश गर्नुपर्नेछ । दरभाउपत्र जमानत नगदै यस कार्यालयको धरौटी खातामा पनि जम्मा गर्न सकिनेछ ।
6. दरभाउपत्र खरिद गर्ने र पेश गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट हुनेछ । यसो भए तापनि दरभाउपत्र जमानत र दरभाउपत्रको मान्य अवधि माथि उल्लेखित नै हुनेछ ।
7. दरभाउपत्र स्वीकृत गर्ने, आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ ।
8. यस सूचनामा उल्लेख नभएको सम्बन्धमा प्रचलित नियम कानून बमोजिम हुनेछ । थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

दरभाउपत्र.नं.	विवरण	अनुमानित ल.इ. रकम (भ्याट समेत)	कैफियत
SQ06/GOODS/076/077	विद्यालयहरूका लागि सेनिटरी प्याड खरिद तथा ढुवानी	११३७०००।-	

प्रमुख प्रशासकीय अधिकृत